

प्रेस बिज्ञप्ती

अनधिकृत रूपमा सस्थाको लोगो प्रयोग गरिप्रकाशित भ्रामक समाचार प्रति नासा (NASEA) को आपत्ति

नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका (नासा) को लोगो समेत प्रयोग गरि प्रेस विज्ञप्ति र केही भ्रामक समाचार समेत प्रकाशित भएकोमा नासा कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ। प्रत्येकदुई बर्षमा नासाको क्षेत्रमा हुने नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका (NASEA, नासा) र एसोसिएशन अफ नेपालिज ईन मिडवेष्ट अमेरिका (ANMA, अन्मा) को १६ औं संयुक्त सम्मेलन सेप्टेम्बर ५ तारीख, २०२१ फ्लोरिडा राज्यको सुन्दर पर्यटकियशहरओर्ल्याण्डोमा सम्पन्न गर्ने गरी सबै कार्यहरुअगाडी बढीरहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ।

१६औं संयुक्त सम्मेलनको अन्तिम तयारीमा पुगिसकेको अवस्था र नासाको निर्वाचन सम्पन्न गर्ने निर्वाचन समितिको कार्य तालिका अनुरूप नै अन्तिम चरणमा पुग्नै लाग्दा डेल्टा भेरिएण्टको कारण सम्मेलन रोक्नु पर्ने दबाब दिन थालियो। फ्लोरिडा राज्यमा डेल्टाको प्रकोप बिस्तारै देखिएको भएपनि स्थानिय , राज्य तथा संघिय सरकारको कुनै पनि निकायले सभा सम्मेलन गर्न कुनै पनि बन्देज नगरेको र सम्मेलन गर्ने होटेलसंग सम्झौता समेत गरिसकिएको अबस्थामा होटलले सम्मेलन रोक्नु पर्ने कुनै कारण नभएकोले सम्मेलन रोक्दा आयोजकहरुले हर्जाना बापत ठुलै रकम तिर्नु पर्ने बाध्यतात्मक स्थिति हुँदा पनि केही साथीहरुले एकोहोरो रूपमा सम्मेलन स्थगन गर्नुपर्ने दबाब बढाउँदै लगी निर्वाचनको कुनै प्रक्रिया बारेमा छलफलसमेत नगरी मध्यरातमा असहज किसिमले अध्यक्षलाई बाध्यतामा पारि सम्मेलन स्थगन गरियो।

निर्वाचन समितिले आफ्नो कार्यतालिका अनुरूप २१ जनाको कार्यसमितिमा १८ जनाको निर्बिरोध भै ३ जना अध्यक्ष, बरिष्ठउपाध्यक्ष र उपाध्यक्षको मात्र निर्वाचन गराउनु पर्ने गरी उमेदवारहरुको अन्तिम नामावली सहित निर्वाचन तालिका प्रकाशित गरेपछि निर्वाचनबाट पछाडी हट्ने मनसायकासाथ विविध गतिविधि थालियो । कपोलकल्पित एबम व्यक्तिगत आरोपहरु समेत सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचन समिति माथि लगाउन थालियो। कार्य समितिको बरिष्ठ पदाधिकारीमा आसिन रहँदै आगामी निर्वाचनमा समेत उम्मेदवार भइ सकेका व्यक्तिहरु नै सम्मेलन भाँड्न तथा निर्धारित मितिभित्र नासाको नेतृत्व चयन हुन नसकेमा ९० दिन पछि नासा नै बैधानिक संकटमा पर्ने जानकारी हुँदा हुँदै पनि संस्थालाई सङ्कटमा पार्न उद्यत् देखिनुभयो।

संस्थामाथि बैधानिक संकट आउन सक्ने अड्कल तथा निर्वाचनको सबै प्रक्रिया पुरा भइ सकेको अबस्थामा सेप्टेम्बर ५ मा नै निर्वाचन सम्पन्न गर्न सकिने अबस्थामा पनि निर्वाचन समेत स्थगन गर्ब दबाब दिइयो । कार्य समितिभित्र बिभाजन नहोस भनेर अध्यक्षसमेत सहमत भइ ९० दिन भित्र सोहि स्थानमा अर्को मितिमा गर्ने गरि स्थगन गरियो। सेप्टेम्बर ५ वाट विधान वमोजिम तत्कालीन कार्यसमितिले काम चलाउ रूपमा काम गर्ने निर्णय भयो। स्थगित सम्मेलनको ९० दिनभित्र नै अर्को दिनको निर्णय गर्ने तयारी हुँदा हुँदै एक्कासी अध्यक्षको उम्मेदवार हुनु भएको तत्कालिन बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनी शर्मा सहित केही उम्मेदवारहरुको उम्मेदवारी समेत फिर्ता लिएको इमेल प्राप्त भयो। सोहि दिन नै कार्य समितिका केही साथीहरुको सामुहिक आफूखुशि राजीनामाको अर्को

इमेल प्रेषित गरियो।

एक्कासी राजिनामा आएको बारेमा सहमति खोज्न प्रत्यक्ष तथा अप्रत्यक्ष प्रयाशहरु गरियो, कार्यसमितिको तर्फबाट अध्यक्षले राजिनामा फिर्ता गरी छलफलमा आउन र समस्याको समाधान गर्न लिखित रूपमै अपिल समेत गरियो। तर यो अपिलको पनि कुनै वास्ता गरिएन। तत्कालिन बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनी शर्मा ले अति नै गैर जिम्मेबारी ढंगले आफूलाई तोकिएको जिम्मेबारीको सिमाना समेत नाघेर नासाको मौजूदा संस्थाको अध्यक्षलाई समेत २४ अगष्ट २१ मा नासाको संस्थागत फेसबुक पेजबाट समेत चलाउन नमिल्ने गरी संस्थागत फेसबुकलाई नै आफ्नो कब्जामा लिने दुष्प्रयास गर्नु भयो।

समस्याको समाधान गर्न बिबिध प्रयास गर्दै १० दिन व्यतित गर्दा पनि कुनै उपलब्धि नभएको र उल्टै प्रेश बिज्ञप्तिको नाममा राजिनामा कै प्रचार गरिएपछि कार्य समितिको बैठक बसी राजिनामा स्वीकृत गरी स्थगित सम्मेलनलाई अगाडी बढाउने निर्णय भएबमोजिम अध्यक्ष बाट सबैको राजिनामा स्वीकृत गरी व्यक्तिगत रुपमा जानकारी समेत पठाइसकिएको छ।

कार्यसमितिबाट आफूखुशि राजिनामा दिई सो राजिनामा बिधिबत् तबरबाटै स्विकृत समेत भईसकेपछि ती सबै राजिनामा दिनेहरु अब प्रत्यक्ष रुपमा नासाको कार्यसमितिको कुनै पनि ओहोदा तथा जिम्मेबारीमा नरहनु भएकोले अनाधिकृत रुपमा संस्थाको नाम, लोगो र आइडीहरु समेत प्रयोग गरि संस्थालाई बदनाम हुने कुनै क्रियाकलापहरु अब उप्रान्त नगर्न, नगराउनु हुनसम्बन्धित सबैमा जानकारीकासाथ अनुरोध गरिन्छ।

तिन दशक भन्दा बढी गौरवशाली इतिहास बोकेको यो सामाजिक संस्था (नासा) लाई कुनै पनि सामाजिक तथा राजनैतिक बन्दी को घेरामा नराखी बिशुद्धसामाजिक संस्थाको रुपमा ऐतिहासिक धरातलकोसंरक्षण गर्न हामी कटिबद्ध एबम वचनवद्द छौं र सम्पूर्ण नासाका सदस्य तथा शुभचिन्तक ज्यूहरुलाई समेत सोहि अनुरोध गर्दछौं।

नेपालिज एसोसिएशन इन साउथईष्ट अमेरिका (NASeA, नासा) र एसोसिएशन अफ नेपालिज इनमिडवेष्ट अमेरिका (ANMA) अन्मा को स्थगन भएको १६ औं संयूक्त सम्मेलन आगामी नोभेम्बर २१ गतेआईतबार सोहि स्थानमा गर्ने निर्णय भएकोले यो सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न सबैको सकारात्मक सहयोग को अपेक्षा गर्दछौं।

धन्यवाद।




विनय अर्याल

अध्यक्ष

एवं नासा कार्य समिति, अमेरिका

सेप्टेम्बर २६, २०२१



कृष्ण श्रेष्ठ

महासचिव